

पासाडहरूको कथा

..... न बादल लागेको, न ता पातै झरेको। जहिले पनि हाँसिरहेको, हाँसेको, हाँसाएको, हाँसाउने हाम्रो पिउन पासाडलाई अफिसमा धेरैजनाले मुस्कानको थुँगा भन्छन् ता सुब्बाबाबूका निम्ति पासाड लट्टीबिनाको चिम्से चार्ली च्यापलिन हो। कामका धुनमा हास्य-सम्राट चार्ली च्यापलिन नै देखा परे पनि केही असर नपर्लाजिस्तो लाग्ने सुब्बा बाबू पनि पासाडलाई देखेपछि प्रत्येकपल्ट खिस्स हाँस्छन्।

पासाडले हामी सबैलाई चिया दिने हुनाले त्यसलाई प्रायः नै ‘इनडोर ड्यूटी’-मा राख्छौं। एधार बजेतिर त्यसले त्यसको चिया पकाउने कुनामा एकपल्ट गिलासमा चमच ठोक्छ टीड, टीड, टीड। यसको अर्थ हुन्छ - चिया तयार। गिलास बजाएको केही क्षणमा पासाड चिया लिएर सर्वप्रथम सुब्बा बाबूको अघि उभिन्छ, शिष्ट पाराले टेबलमाथि चिया राखेपछि सुब्बा बाबूको अनुहारमै हेरेर एकै क्षण केही छडके भएर उभिन्छ, हामीलाई हेर्छ र फेरि बिरालोको चालमा चिया पकाउने कुनामा गएर फेरि उभिन्छ, उभिनासाथ आफ्ना स-साना आँखाको खिरिलो चालले सुब्बा बाबूलाई देखाउँछ अनि अरूका निम्ति चिया तयार गर्नथाल्छ। अर्कोतिर सुब्बा बाबू चियाको कपतिर हेँ मुसुक्क मुस्काउँछन्, मानो त्यो थकाइ मेटाउने तातो चिया नभएर मुस्कान सृजना गर्ने कोसेली हो।

पासाडकै वाक्यमा भन्नु हो भने त्यो “लेन रिबिनु डिपाटबाट टानसफोर भाएर यहाँ आ’को हो।” त्यो आएकै प्रथम दिन मुसुक्क हाँसिहाल्ने आफ्नो स्वाभाविक आफ्नो बानीलाई अफिसरी ढङ्गमा लुकाएर भनेकी थिएँ - “ए, एक गिलास पानी ले, छिटो। यी केटाहरूलाई चिया बना भनेको कति भयो तर कसको जाँगर।”

“सार पानी।” पानी दिँदै त्यसले मलाई ‘सर’ भनेको सुन्दा अफिसकाहरू सबै हाँसेका थिएँ। म पनि अनायासै हाँसेकी थिएँ। अरूमा हाँस्ने आदत न हो।

“यो सार बान्ने बानी चाइँ गोएन, बाबुनी नै बान्नु हौ सारलाई।” हामी फेरि हाँसेका थियोँ। हाम्रो हाँसोलाई छताछुल्ल तुल्याउँदै पाहाडले फेरि भनेको थियो,

“यो आफिसमा मो च्या पकाउँछा, पानी बान्हाईँ

साँचै त्यही प्रथम दिनदेखि नै पासाड हाम्रो मुस्कानको थुँगा, सुब्बा बाबूको चिम्से च्यापलिन बनेको थियो। त्यसले साँचै आएको भोलिपल्टदेखि नै चिया शुरु गरेको थियो। ‘चिया बन्दोबस्त गर’ भनेर कतिपल्ट भन्दा पनि अल्छी गर्ने पिउन केटाहरूलाई जिस्क्याएर ‘पासाड तिनीहरूलाई चिया न दे है’ भन्दा पासाडले चियाको किली ठाउँदै भनेको थियो - बुद्धा धर्ममा बोक लागेकोलाई खानु दिनुपर्छ बनेको छ, औतारी लामाले बनेको।

कताकता सुनेकी, सुन्छु र सुन्थे - पासाड ता दुखिया पो छ अरे। आमा-बाबू जगा-जमीन कोहोरु केहौं छैनन् अरे। स्वास्नी पनि रोगी, भल्टाड-भुल्टुड तीन-चारजना....।

सरोकारहीन, ध्यान नदिए पनि हुने, ध्यान दिएर पनि केही नहुने, मेरो सरोकारको सीमा बाहिरको पासाड विषयक यस्ता कुराहरू मेरो मस्तिष्कमा सुटुक्क बुई चढिसकेका हुन्छन् कहिलेकहीं। ‘पासाड ता दुखिया पो छ अरे...’ सुनेका हुन्छ चढिसकेका हुन्छन् कहिलेकहीं। कुनै केलाउनैपर्ने कुनै ठोस कारण र आधार फेरि कुराहरू अनायासै केलाउन थाल्छु तर केलाउनैपर्ने कुनै ठोस कारण र आधार फेरि पाउँदिन। सम्झन्छु फेरि तर पासाडलाई दुःखी हुने कुरो नै के छ र। लेखापढी जादैन, शिक्षित छैन, संसारका गतिविधिसँग कुनै सरोकार छैन, समाजसँग वास्ता छैन, सभ्यता, संस्कृतिको त्यसलाई ख्याल छैन। शिक्षित र संवेदनशील मान्छे पो दुःखी हुन्छ जसले संसार बुझेको हुन्छ, केही गरु, भोगूँ भन्ने आकाइक्षा हुन्छ। पासाडलाई हुन्छ यसले संसार बुझेको हुन्छ, केही गरु, भोगूँ भन्ने आकाइक्षा हुन्छ। पासाडलाई हुन्छ यसले संसार बुझेको हुन्छ, केही गरु, भोगूँ भन्ने आकाइक्षा हुन्छ।

यस्ता महत्वहीन, अर्थहीन, सम्बन्धविहीन तर्कहरूबीच आफू नतैरिए पनि हुने हो। किंतु हो यस्तो भइहाल्छ तर। यस्तै कुराहरूसँग खेल्छु, डुब्छु - “अहो! पासाड ता विवाहित हो, त्यो कसैको पिता हो। प्रकृति र वीर्यको प्राकृतिक आवश्यकतालाई त्यसले न्याय दिइसकेको छ।”

“बाबुनी, दुइ सौ रुपे दे दे, मैना मरेर फकाइहाल्छु।”

“बाबुनी पचास रुपे दे दे, पर्सितिर त्याउँछा...।”

बेलाबखतमा पासाड मसँग पैसा सापटी माग्छ। पैसा फर्काउन त्यसले पटक ढिलाइ गर्दैन। भनेकै दिनमा ठ्याक्क बुझाउँछ। म त्यसलाई पैसा दिन्छु तर त्यो दिनुमा

मेरो खास उद्देश्य केही हुँदैन। म त त्यसको गर्ज टरोस् भन्ने मेरो विचार नै हुन्छ। सत्य ग्रन्ति हो एकजना साधारण पिउनले सौ-पचासको सापटी माग्दा र ठीक समयमा फकर्तिंदा मलाई मजा लाग्छ। हो- यो मेरो एउटा मजा मात्र हुन्छ त्यसलाई सापटी दिनु।

पाँच-सात महीनाअघि होला पासाड एकाबिहानै मेरो क्राटरमा आएथ्यो। मलाई देखासाथ आफ्नो अनुहारभरि घाम बसाउँदै त्यसले भनेको थियो- ‘नमस्ते ला, बाबुनी, दुई सौ रूपे दे। सारो पच्यो, ब्याड लोन ली ली किनेको गाई फिऊ। काम फिनिस् बयो बाबुनी।’

त्यसलाई मैले बस् पनि नभनी त्यसले भनेका कुरा जस्ताको त्यस्तै सुनेर हाँस्ने इच्छाले आफू आरामसाथ सोफामा बसेर सोधेकी थिएँ- “के भयो अरे? केरि भन् त।” मानो त्यो मेरो खाली क्यासेट हो, जहाँ मलाई मन परेको गीत, कविता वा कथन भरिराख्छु, भरिराखेकी छु।

मेरो छेवैको सोफामा बसे भन्ने अन्दाजमा कुचुक्क-ठाडो भएर पासाडले भनेको थियो- “आबागीलाई खाने बेलामा रीस उठ्छा बनेजस्तै बाबुनी, मो ता त्यो गाई मोर्छ्जस्तो लागेकै थिएना। अलिलि बिमार थ्यो, ब्यान त फिऊ। आबा है गाई ता राम्रो थ्यो बाबुनी।” यति भनिसकेर त्यो सहज हाँसेको थियो सानो खित्का छोत्का छोड्दै। छिः हाँसो सिवाय केही नभएको मान्छे, मूर्ख, नन्सेन्स, फिलिङ्गलेश। मलाई यस्तै विरक्त लागेको थियो। पासाडलाई हेरेर।

स्वर्गोभ

एकै महीनाअघि मात्र ता हो फेरि पासाडकी जेठी छोरी स्वर्गो भएकी। कुरा बुझ्दा छोरी बाह-चौध वर्षकी थिई। पासाड एक हस्ताजस्तो अफिस आएन। अफिसमा पासाडकी ठूलो छोरी खसिछ भन्ने सामान्य हल्ला मात्र भयो। अलिकति पैसा उठाएर अर्को पिउनद्वारा पठाइदियौं। एक हस्ताजति बितेपछि पासाड अफिस आउन थाल्यो- निर्विकार, सामान्य, सधैंजस्तै। कुनै साधारण कार्यवश अफिस आउन नसकेजस्तो मात्र।

त्यही दिनदेखि त्यसले निया पकाउन शुरु गरिहाल्यो, हँसाउन, के के गर्न, कागजको पुच्छर बनाएर साथीहरूलाई झुण्ड्याइदिन थालिहाल्यो। त्यसले कसैसित मृत, स्वर्गवासी छोरीको चर्चा गरेर, पासाडले दुःखी भएर आफूलाई, घर-परिवारलाई, यस संसारलाई नै सधैंका लागि छोडेर गएकी आफ्नी जेठी छोरीको चर्चा कसैसित गरेन...।

(छि दुःख बाँडन पनि नजान्ने हृदयहीन मान्छे।)

सम्झना, घुणा र छटपटीजस्तै सिलसिलाहीन कुरालाई पन्थाएर आफू हठात् तरंग हुँदा पासाडमा म केही अर्थ पाउँदिन। लाग्छ - पासाड एउटा हिँडाइ मात्र हो, खालि एउटा हेराइ मात्र हो।

पासाड अफिस आउँछ, आउनैपर्छ, जान्छ केरि आउँछ - उही हाम्रो रूम्तेक, राङ्गा, देउराली र डेङ्गोडको बाटो। उभिनुपर्छ त्यसलाई डियरपार्कको ढाँडामा हेर्नुपर्छ त्यसले पारि कञ्चनजड्घा, माथि नाथुला, तल रानीखोला, जानुपर्छ त्यसलाई प्रत्येक वर्ष चुक्लाखाड मैदानमा धनु-काँढ प्रतियोगिता हेर्न। लाग्छ - पासाड एउटा रमिता मात्र हो...।

मौका पाए त्यो अफिस छोडेर डियरपार्क जान्छ। भालू हेर्छ, बाँदरलाई जिस्क्याउँछ, जरायो-मृगलाई ला-ला भन्छ, खरायोलाई सुसेला पार्दै बोलाउँछ, 'रेड पाण्डा' भएको पिञ्जराको छेउमा गई उई उई भन्दै पासाड आँखा झिम्काउँछ, कहिलेकहीं 'फूल ल्याइदे न पासाड' भन्दा 'फुलेको फूल चुँडाउनु हुँदैन, पाप लाग्छ' भन्छ र अफिसको एक कुनामा बसी दाउ परे बाँदर, भालू, सुब्बा बाबू र त्यसैको शब्दमा अफिसका सबै अफिसर र स्टाफको 'अकिटड' गर्छ, हामीलाई हँसाउँछ। यति नै हो पासाड एउटा खटन, एउटा खित्का। यसभन्दा बढी के छ पासाडमा?

हिजोहिजोमै यहाँसम्म आइपुगेछु म हिजोलाई अँगाल्दै मानो म आज र भोलि असमर्थ छु। तर यस दोस्रो परिच्छेदमा फेरि हिजोकै कथा लेखेर म आजमा, भोलिमा हाँस्न, बाँच्न र सन्तोष सास लिन समर्थ बन्छु कि!!! यसैले फेरि हिजोको एउटा दिनको कथा जोडेर तपाईंसँग बिदा लिन्छु तर मलाई थाहा भइसकेको छ - हाम्रो पिउन पासाडको सम्झनाले मलाई अब पहिलाङ्गै अर्थहीन हाँसो मात्र दिँदैन, सारहीन मुस्कान मात्र दिँदैन, अनकण्टारजस्तो स्थितिको अवगत मात्र गराउँदैन, मूल्यहीन बँचाइको त्रास मात्र दिँदैन। यही विश्वासले गत सागा-दावाको त्यो साँझदेखि मलाई एउटा अपार रहरको रहरले अँगाल्न, म्वाइ खान थालेको छ - हाम्रो पिउन पासाडको हँसाइ, बोलाइ, हिँडाइ, त्यसको 'एकिटड' र त्यसको र त्यसको रुवाइ सबै राम्रो छाया बनेर बसोस्, छाया भएर बसोस् -

सागा-दावाको बिदाको त्यो साँझ, बुद्ध भगवान्का जन्म र स्वर्ग आरोहणको कथा लिएको बुद्ध पूर्णिमाको त्यो साँझ। प्राचीनु र हराउनुको कथा भनिरहेको बुद्ध पूर्णिमाको कोमल रशिम्भरि स्नानरत ठूलो कोमल साँझ। जीवन केलाउने प्रयासमा

जीवन दुखाउँदै स्वयंमा दुख्दै हुन्छु सायद। यस्तैमा हठात् एउटा पुरुष - आकृति मेरो दैलोअघि देखा पर्छ त्यस आकृतिले आफ्ना दुवै हात दैलोका दुवै चौकसमा फैलाउँछ र भन्छ - 'गुड मर्निङ बाबुनी।'

'गुड मर्निङ पासाड।' बाटो छेकिरहेजस्तो मुद्रामा मेरो दैलोका दुवै चौकसमा दुवै पैलाएर कुमभरि, पिठ्यूँभरि जूनको रश्मि बोकिरहेको पासाडलाई हेर्दै म अनायसै भन्छु - 'गुड मर्निङ' र थाहा नपाई तरंग हुन्छु र केही क्षणमा फेरि भन्छु - 'गुड मर्निङ पासाड, आइज न भित्रै, साँझतिर कताबाट?'

त्यो पंसूँ कि नपसूँको भावमा भित्र पस्छ अनि निकै बेर चुपचाप बसेपछि अत्यन्तै थकित र दुखेको स्वर निकाल्छ - 'सारो छटपट लाग्यो र व्यानै पो गुम्नु हिँड्यो बाबुनी। मो ता दिनबरि कता-कता गोयो, माथि माथि गोयो, बाबुनी। खोइ, दुखिया मोरालाई हाँस्दा पनि नहुँदोरैछा, रुँदा पनि नहुँदोरैछा।'

त्यसको यस्ता आशातीत कुरा सुनेर म तीनछक पर्छु लाग्छ - मातेर आएछ। प्रत्युत्तरमा बाध्यताजस्तो म, म फेरि भन्छु - 'अन्त कस्तो नानीहरूलाई छोडेर घुम्नु हिँडेको?"

'हैना, तिनेरलाई गुम्फामा डान्स हेर्न पठायो। आबो ता आइपुग्यो होला, हिँड्नु पनि पच्यो।'

त्यसको आजको व्यथित स्वरले मेरो व्यथित मान्छेलाई छुन्छ क्या हो! म थाहा नपाई भन्छु - 'तँलाई के भो पासाड? कि तँ आज भिन्नै^{लाई}छुस् के भयो?' लाई

पासाड लामो, दुखिया श्वास छोड्छ, म बिजुलीको 'स्वीस' बिजुली बाल्नुलाई सुल्टा खट्पार्छु, पासाड बत्तीलाई नमस्ते गर्छ र हठात् बोल थाल्छ - 'खोइ बाबुनी, यो जिन्दगीमा सारो दुख पायो। नोकरी, नोकरी बन्यो, केइ छैन। आमा-बाबा सानोमा खाइहाल्यो। जान् बिमारीको बिमारी, नानीहरू चार-जना। सपबन्दा ठूलो छोरी ढोमाले सधैंलाई छोरेर गइहाल्यो। लिबिड अस्पतालमा गान्तोक अस्पतालमा कति लोग्यो, फर्केन हौ त्यो ढोमा। आमा चाँइलाई सगाउँछ बनेको, के सगाउँछ। त्यो काँ गोयो हौ बाबुनी!

कम दुख गरेना बाबुनी, रोटमा काम गच्यो, गेरेफमा काँ-काँ पुग्यो, भएना, माछा पनि माच्यो, बएना...।

के गर्नु हौ, बाबुनी, कोई छैना, एता गोयो आफै उता गोयो आफै। आबा हौ बाबुनी, ढोमाको सारो माया लाग्छ। त्यति सानोमा दाउरागाँस गथ्यो, आमालाई

हेय्यों, कसरी गोयो हौ डोमा।

मो ता रुँदैना बाबुनी, कैले रुँदैना। तर आजु व्यान खुप रोयो, सारो रुयो। रातबरी निन्दा लागेना, छटपटायो, बाले बास्ने बेलामा एकताल भुसुक्का बोएछा तर बिउँझिहाल्यो। यसो जानलाई हेच्यो, निदाएको छा, नानीहरूलाई हेच्यो निदाएको छा, केरि जानलाई हेच्यो, राम्रोसँग हेच्यो, सारो माया लाग्यो। त्यो बिमार बा'को पुरा बो बाबुनी। केरि डोमाको याद आयो। त्यो आमाकै छेउमा सुत्थ्यो, त्यो ता छा जस्तै लाग्यो, तर छैना। मेरो आँशु आयो, म रुयो, खुप रोयो। कुदेर लहाडखाडमा गोयो, बुद्धा बगवानलाई बल माग्यो, बगवानले हेढ्ठा नि बाबुनी, हेदैना र?

बरे ता बाबुनी, शरम लाग्यो। बुद्ध बगवानसित शरम लाग्यो, आफिसकोहरूसित लास् लाग्यो। आफिसमा बाबुनीहरूले पासाड रुयो बनेको चाल पायो बने खिसी गर्दैना? जानले म रुयो बनेर चाल पायो बने खिसी गर्दैन? बरे ता सप संझेर लास् लाग्यो। हतार-हतार आँशु पुछ्यो, बुद्धा बगवानलाई केरि बल माग्यो तर बाइरा आयो मुक धोयो, एकछिन हावा खायो र संझ्यो- त्यो लेन रिबुनु डिपाटको पासाडको जान् तीन दिनको नानी छोरेर परलोक गोयो, फरेस डिपाटको पासाडको एउटै छोरा पनि खस्यो, पावर डिपाटको पासाडको आमा-आबा, भाइ-बैनी कोइ छैना, एसेम्बीको पासाडको आमा बिमार नबई खस्यो, ला डिपाटको पासाडको पोर गरै जल्यो...।”

घर शब्दले पासाड तरंग हुन्छ। क्षणिक क्षणका निम्ति त्यो महाशान्त मुद्रामा हुन्छ र केरि हठात् उठी खिडकीबाट बुद्ध पूर्णिमाको शान्त पूर्णिमाको स्वच्छ र पवित्र रश्मिमा स्नानरत माथि हनुमानटोक र जेल-डाँडातिर ध्यान लगाएर हेदै भन्छ- “‘ठ्याम् गोएछा बाबुनी, आओ हिंच्छ पासाड।’ त्यो मेरो छेउमा आउँछ र हृदयबाटै मुस्काएर केरि भन्छ- “‘नसिरा है बाबुनी, रेला गरेको है। कथा बनेको नि बाबुनीलाई। बाबुनीहरू परेर पनि कथा बन्दैना। हामी परेना। म हिंच्यो है बाबुनी, भोलि अपिसमा भेटौला....।

पासाड मेरो कोठाबाट फुत्त निस्की शान्त गतिमा शिर, काँध र शरीरभरि जुनेली बोकी उकालो लाग्छ। अचम्भ! त्यसको त्यो लामो कुराको प्रत्युत्तरमा एउटा छोटो उत्तर ‘जिन्दगी यस्तै हो पासाड’- सम्म मैले भन्नसकिनँ। सक्तिनँ।

पासाड चुपचाप शान्त गतिमा उकालो लाग्छ। बुद्ध पूर्णिमाको जुनेलीमा भिजेर- उकालो गइरहेको पासाडको आकृतिलाई मेरा नयन र हृदय दुवैले एकसाथ पछ्याउँदै

जान्छन्। हेदहिर्दै त्यो केही माथिको ग्यारेजको पछिपटि ओझेल हुन्छ तर मेरा मन र आँखाका आँखाहरूबीच बुद्ध पूर्णिमाको पवित्र जुनेलीले भिजेर शान्त-शान्त गतिमा उकालो गइरहेको हाम्रो पासाडको शान्त र सौम्य आकृति नाचिरहन्छ। नाचिरहेछ...।

जीवन भन्ने नाम यसरी नै खिइदैछ, शायद खिउनु छ। माया, ममता, रहर तृष्णा-वितृष्णा, ईर्ष्या-क्रोध र अभावजस्तो शब्दभण्डारभित्र अन्तमा आफूलाई असहाय शब्दको अर्थमा पाउनु त हो। यति हुँदाहुँदै पनि भएर पनि आजकल यस्तो हुनुको भानको साथसाथै मलाई हाम्रो पासाडको सम्झना आउँछ। त्यसलाई याद गर्नसाथ त्यसका ती वाक्यहरूले मलाई सन्तोषको ठूलो सास फेराउँछ- ‘त्यो लेन रिबुनु डिपाटको पासाडको एउटै छोरा पनि खस्यो, पावर डिपाटको पासाडको आमा-आबा, भाइ-बैनी कोइ छैना, एसेम्बीको पासाडको आमा बिमार नबइ खस्यो, ला डिपाटको पासाडको पोर गरै जल्यो....।’ □